

11/11/20

सम्पर्क: Lori Getter, [lgetter@wisc.edu](mailto:lgetter@wisc.edu), (608) 265-1071

अन्लाईनमा पढ्नुहोस्: <https://news.wisc.edu/uw-madison-offers-surge-testing-to-community-amid-rise-in-cases/>

केसहरू बढेको बेलामा UW-MADISON ले समुदायलाई SURGE परीक्षण प्रदान गर्दछ

UW-Madison ले बिहीबार, नोभेम्बर १२ देखि पाँच वर्ष वा माथिका इलाकाका बासिन्दाहरूका लागि निःशुल्क COVID-19 परीक्षण प्रदान गर्नेछ। यो परीक्षण सर्वसाधारणका लागि हो र सहभागीहरू UW-Madison का विद्यार्थी वा कर्मचारी हुन आवश्यक छैन।

Abbott BinaxNOW को तीव्र एन्टिजेन परीक्षणले १५ मिनेट भित्रमा नतिजा प्रदान गर्दछ। परीक्षणहरू समय मिलाएर [Nielsen Tennis Stadium](#) मा मात्र उपलब्ध हुनेछन्। यो ठाउँ अशक्त व्यक्तिहरूका लागि पूरै पहुँचयोग्य छ।

UW का विद्यार्थी, संकाय, र कर्मचारीहरूका लागि अर्को हप्ता छुट्टै परीक्षण गर्ने ठाउँ उपलब्ध हुनेछ। १३ वटा UW प्रणालीका विश्वविद्यालयहरूले स्वास्थ्य र मानव सेवा विभागबाट (HHS) लगभग २,५०,००० परीक्षण पाएका थिए। २०२० को अन्त्यसम्मका लागि लगभग ८०,००० परीक्षण UW-Madison का लागि छुट्याइएको छ। राज्यभर भर्खरको प्रकोपहरूको कारणले गर्दा विस्कनसिनलाई HHS ले यी परीक्षणहरूको लागि लक्षित गरेको थियो। BinaxNOW का परीक्षणहरू स्थानीय, राज्य, र संघीय जनस्वास्थ्य विज्ञहरूलाई नयाँ केसहरू पहिचान गर्न र हाम्रो समुदाय हरूमा भाइरस कसरी फैलँदै छ भन्ने कुरा बुझ्नका लागि हो।

“हामीसँग हाम्रा परिसरहरूमा Madison का सामान्य समुदायलाई बढाईएको परीक्षण प्रदान गर्ने अवसर छ,” कुलपति Rebecca Blank ले भन्नुभयो। “परीक्षण भनेको यस भाइरस फैलन कम गर्ने समाधानको एक भाग मात्र हो; हामीले मास्क लगाउने र सामाजिक दूरीको सबै स्वास्थ्य प्रोटोकलहरू पालना गर्न आवश्यक छ। तर बढाईएको परीक्षण बिरामी पहिचान गर्ने र सङ्क्रमण रोक्ने एउटा महत्वपूर्ण तरिका हो।”

BinaxNOW को परीक्षणको पोजिटिभ नतिजा पुष्टी गर्न PCR परीक्षण आवश्यक पर्नेछ। दुबै [Nielsen Tennis Stadium](#) निःशुल्क उपलब्ध हुनेछन्, जहाँ सहभागीहरूले [Lot 82](#) मा निःशुल्क पार्किङ्ग पाउन सक्दछन्। यो ठाउँ [Madison Metro](#) बस नम्बर २ र १० बाट पनि पुगिनेछ, जसको नजिकको रोक्ने ठाउँ [Highland](#) र [Marsh](#) हो। सहभागीहरूलाई [Nielsen Tennis Stadium](#) तर्फ पुन्याउनका लागि पार्किङ्ग लटमा र बस स्टपहरूमा साइनेज टाँसिनेछ। यस ठाउँमा [Drive-up](#) परीक्षण गर्न मिल्दैन।

आउनु अघि सहभागीहरूले अन्लाईन [https://www.doineedacovid19test.com/Madison\\_WI\\_2640.html](https://www.doineedacovid19test.com/Madison_WI_2640.html) मा परीक्षणको समय पनि मिलाउनु पर्नेछ। परीक्षणका नतिजाहरू र ठाउँको समय त्यही वेबसाईटमा उपलब्ध हुनेछन्। [Madison](#) समुदायका सदस्यहरूको लागि परीक्षणको समय बिहीबार, नोभेम्बर १२ मा खुल्नेछ र कम्तिमा डिसेम्बर २३ सम्म उपलब्ध हुनेछ। शुरुमा, यस ठाउँमा दिनमा ५० वटा सामुदायिक परीक्षणहरू र पछि दिनमा ५०० वटा परीक्षण प्रदान गर्नेछ।

सहभागीहरूले COVID-19 का लक्षणहरू अनुभव गरेको हुन वा पहिले नै COVID-19 पोजिटिभ परीक्षण भएको कसैको नजिकको सम्पर्कमा आएको हुन आवश्यक छैन। डेन काउन्टी बाहिरका बासिन्दाहरूलाई पनि परीक्षणको लागि दर्ता गर्न अनुमति छ।

थप जानकारीका लागि, कृपया यो वेबसाईट हेर्नुहोला [www.doineedacovid19test.com/Madison\\_WI\\_2640.html](https://www.doineedacovid19test.com/Madison_WI_2640.html) वा [covidresponse@vc.wisc.edu](mailto:covidresponse@vc.wisc.edu) मा ईमेल पठाउनुहोला।